

मिति : २०७६/१२/२८
समय : विहान ११:३० बजे
स्थान : भीमेश्वर सदन

कार्यपालिकाको ५० औं बैठकका निर्णयहरू :

निर्णय नं १ : यस अघि भएका नगर कार्यपालिका बैठकको निर्णयानुसार संचालन गरिएको एक व्यक्ति एक मास्क, एक घरपरिवार दुई वटा हात धुने सावुन सहित घरदैलो सचेतना कार्यक्रमको समिक्षा गरियो । उक्त अभियान कोरोना भाइरस(कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा प्रभावकारी रहेको बैठकको निष्कर्ष रहेकोले पुग्न बाँकी घरधुरीमा उक्त कार्यक्रम निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं २ : नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त भएका देहायका परिपत्र/निर्णयहरू छलफल तथा समिक्षा गरियो ।

तपसिल

(क) असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्वन्धी मापदण्ड, २०७६

(ख) कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि, २०७६

(ग) कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्वन्धी कार्यविधि, २०७६

निर्णय नं ३ : यस नगरपालिकाका प्रत्येक वडाहरूमा भारत लगायत तेश्रो मुलुकबाट फर्केका व्यक्तिहरूको विवरण अध्यावधिक गरी यस नगरपालिका कार्यालयमा पठाउने र यसरी फर्की आएर लुकीछिपी घरपरिवारमा बसेका व्यक्तिहरूका लागि घरदैलोमा गएर मनोसामाजिक परामर्श दिन तालिम प्राप्त मनोसामाजिक परामर्शदाता सहितको टोली परिचालन गर्न नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखालाई जिम्मेवारी दिने । सो वापत खाजा, खाना, यातायात र प्रोत्साहन स्वरूप बैठक भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं ४ : यस नगरपालिका क्षेत्रभित्र भारत लगायत तेश्रो मुलुकबाट फर्केका र दुई हप्ता पुग्न बाँकी रहेका व्यक्तिहरूलाई अनिवार्य यस नगरपालिकाको क्वारेन्टाइनमा राख्ने र त्यस्ता व्यक्तिहरू घरपरिवारमा बसी सकेका भए परिवारका सदस्य समेत क्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था मिलाउने निर्णय गरियो ।

निर्णय नं ५ : यस नगरपालिकामा रहेका भारत लगायत तेश्रो मुलुकबाट यात्रा गरेका व्यक्तिहरू लगायत अन्य संकास्पद संक्रमितहरूको द्रुत परिक्षण विधि (RDT) को लागत समेत विपद व्यवस्थापन कोषबाट खर्च लेख्ने निर्णय गरियो ।

निर्णय नं ६ : आउदै गरेको नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नगर सभा सदस्यहरू, राष्ट्रसेवक कर्मचारीहरू, संघ संस्था तथा सम्पूर्ण नगरवासीहरूमा शुभकामना व्यक्त गर्ने निर्णय गरियो ।

